

[खानागावा प्रिफेक्चरका गभर्नर बाटको म्यासेज (नोभेम्बर १४, २०२०)]

खानागावा प्रिफेक्चरका गभर्नरले नोभेम्बर १४, २०२० मा निम्न म्यासेज जारी गरेका छन्।

INFO KANAGAWA मा सूचित गर्नेछौं।

(निम्नलिखित गभर्नरको म्यासेज हो।)

कोरोना भाइरसको संक्रमण, तथाकथित तेस्रो तरंग देशव्यापी रूपमा फैलदैछ। यस प्रिफेक्चरमा समेत, हिजो र अस्ति, अहिलेसम्म कै सबैभन्दा बढी १४० जना थप संक्रमित व्यक्तिहरू देखा परेकाछन्।

यस प्रिफेक्चरको संक्रमण अवस्था दोश्रो चरण (संक्रमणमा क्रमिक वृद्धि) हो, तथापी यदि हालको प्रवृत्ति जारी रह्यो भने, तेस्रो चरण (संक्रमणमा द्रुत वृद्धि) मा जाने र हस्पिटल इत्यादी मेडिकल संस्थामा बेडको अभाव हुने परिस्थिति हुनेछ।

तसर्थ, उक्त कुरालाई मध्यनजर गर्दै यस प्रिफेक्चरले आज एक मेडिकल अलर्ट जारी गरि कोरोनाका बिरामी हेर्ने मेडिकल संस्थाहरूलाई बेडको संख्या अझ विस्तार गर्न अनुरोध गर्‍यो।

अर्को तर्फ, कोरोना बाहेक अन्य मेडिकल सम्बन्धि पनि यस प्रिफेक्चरले दृढतापूर्वक सेवा प्रदान गर्दै जाने छौं। यस प्रिफेक्चरका सम्पूर्ण नागरिकहरूले आवश्यक उपचार र मेडिकल चेकअप (स्वास्थ्य परिक्षण) गर्नुहोस्। उपचार र मेडिकल चेकअप (स्वास्थ्य परिक्षण) गर्न संकोच नमान्नुहोस्।

मेडिकल प्रणालीमा पर्ने भार कम गर्नका लागि, संक्रमित व्यक्तिको संख्यामा वृद्धि हुन नदिनु अत्यन्तै आवश्यक छ। यद्यपि, वर्तमान परिस्थितिमा संक्रमणको विभिन्न माध्यमहरू भएको र सबै उमेर समूहमा संक्रमण फैलिरहेको छ। त्यसैले यो प्रिफेक्चरका प्रत्येक नागरिकले भाइरस जहाँ पनि हुन सक्छ भन्ने जागरूकताका साथ अत्याधिक सावधानी अपनाउनु अहिलेको परिस्थितिमा संक्रमण विरुद्धको 'चापी' बन्न सक्छ।

भविष्यमा, तेस्रो चरण वा आपतकाल घोषणा गर्नु पर्ने अवस्थाको चौथो चरण (संक्रमणमा विस्फोटक वृद्धि) भयो भने, त्यस्तो अवस्थामा बाहिर जान रोक्ने या व्यापार ब्यवसाय बन्दको लागि अनुरोध गर्ने जस्ता कडा कदमहरूको बारेमा विचार गर्नु पर्ने सम्भाव्यता पनि हुन्छ।

यस्तो अवस्था आउन नदिनको लागि यस प्रिफेक्चरका नागरिक तथा सम्पूर्ण व्यवसायीहरूलाई निम्न चार कुराहरू गर्न र संक्रमण रोकथामका आधारभूत उपायहरू राम्रो सँग लागू गर्न आग्रह गर्दछौं।

- मास्कको उचित प्रयोग
- स्यानीटाइजरको प्रयोग
- एक्रिलिक प्लेट इत्यादि स्क्रिनको प्रयोग
- सामाजिक दूरी र भेन्टिलेसन, यस बाहेक जाडोको मौसममा आर्द्रता (कोठालाई सुक्खा नराख्ने) कायम गर्ने

थप रूपमा, भीडभाडबाट जोगिन टेली-वर्क (अफिस नगैकन इन्टरनेटको माध्यमद्वारा घरबाटै काम गर्ने) या अफिस जाने समयमा हेरफेर गर्ने जस्ता उपायहरू अपनाउनुहोस्। संक्रमण रोकथामका उपायहरू सम्बन्धि प्रोटोकल पालन नगरेका पसलहरूमा नजानुहोस्।

यसपछि, वर्षको अन्ततिर सामाजिक जमघटको मौसम नजिकदै छ। सामाजिक जमघट जसमा धेरै जनाको संख्यामा मानिसहरु जम्मा हुने र लामो समयसम्म खानपिन गरेको अवस्थसंगै संक्रमणको जोखिम पनि बढ्दछ भनेर भनिएको छ।

धेरै जनाको संख्यामा खानपिन नगर्ने संगै, खानपिन गर्ने पर्ने अवस्थामा खाने-पिउने भन्दा अरु बेला मास्कको प्रयोग गर्ने "मास्क खानपिन" लाई नयाँ शिष्टाचारको रूपमा अभ्यास गर्नुहोस्। यस प्रिफेक्चर पनि "मास्क खानपिन" लाई लोकप्रिय बनाउनका लागि के-कस्तो उपायहरू गर्न सकिन्छ विचार गर्नेछौं।

यो गाह्रो अवस्थाबाट बच्नको लागि र सम्पूर्ण प्रिफेक्चरमा संक्रमण रोक्नको लागि तपाइँहरू सबैजनाको समझदारी र सहयोगको लागि अनुरोध गर्दछौं।

२०२० नोभेम्बर १४  
खानागावा प्रिफेक्चर गभर्नर  
कुरोईवा युजी